

बिर्ता उन्मूलन ऐन, २०१६

लालमोहर सदर मिति

२०१६।०२।२५

संशोधन गर्ने ऐन

नेपाल राजपत्रमा प्रकाशित मिति

२०१६।१।१

नेपाल राजपत्रमा प्रकाशित मिति

संशोधन गर्ने ऐन	लालमोहर सदर मिति	नेपाल राजपत्रमा प्रकाशित मिति
१. बिर्ता उन्मूलन (संशोधन) ऐन, २०१६	२०१६।१०।२३	२०१६।१०।२४
२. क्षतिपूर्ति ऐन, २०१९	२०१९।१२।३०	२०१९।१२।३०
३. बिर्ता उन्मूलन (संशोधन) ऐन, २०२४	२०२४।७।६	२०२४।७।६
४. राजश्व न्यायाधिकरण ऐन, २०३१	२०३१।४।१६	२०३१।४।१६
५. विशेष अदालत ऐन, २०३१	२०३१।६।२०	२०३१।६।२०
६. न्याय प्रशासन सुधार (पहिलो संशोधन) ऐन, २०३३	२०३३।४।१०।१	२०३३।४।१०
७. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३	२०४३।७।२४	२०४३।७।२४
८. न्याय प्रशासन ऐन, २०४८		२०४८।२।१६
९. बिर्ता उन्मूलन (तेस्रो संशोधन) ऐन, २०४९		२०४९।५।२९

२०१६ सालको ऐन नं. १६

स्वस्तिश्री गिरिराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत ओजस्विराज्य प्रोज्ज्वल नेपालतारा अतिओजस्वी त्रिभुवन प्रजातन्त्र श्रीपद ञ्चरामपट्ट अतुलज्योतिर्मय त्रिशक्तिपट्ट अतिप्रबल गोरखादक्षिणबाहु महाधिपति फिल्लमार्शल र सर्वोच्च कम्याण्डर इनचीफ श्रीमन्महाराजाधिराज श्री श्री श्री महाराज महेन्द्र वीर विक्रम जङ्गबहादुर शाहबहादुर शमशेर जङ्गदेवानाम् सदा समर विजयिनाम् ।

बिर्ता जग्गा उन्मूलन गरी भूमिकर ठेक्काको निमित्त बनेको ऐन

प्रस्तावना : नेपाल अधिराज्यका विभिन्न वर्गका जनतामा सीमानताको भावना र स्थिति उत्पन्न गराई सुसम्बन्ध कायम राख्न को लागि र नेपाल अधिराज्य तथा नेपाल अधिराज्यका जनताको सुविधा तथा आर्थिक हितलाई कायम र सुदृढ पारी सुविधा गराउने पवित्र उद्देश्यले राज्य कर नतिरी जग्गा जमीन भोग गर्न सामन्त प्रथालाई अन्त गर्न वान्छनीय भएकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पाचौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भ :

- (१) यस ऐनको नाम "बिर्ता उन्मूलन ऐन, २०१६" रहेको छ ।
- (२) यो ऐन नेपाल अधिराज्यभर लागू हुनेछ ।
- (३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषा :

(१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

- (क) "बिर्ता जग्गा" भन्नाले सरकारी मालपोत जम्मै माफी गरी वा त्यस ठाउँको त्यस्तै किसिमका रैकर जग्गामा लागेको मालपोत भन्दा कम तिर्ने गरी पाएको वा हक भैरहेको सबै किसिमको जग्गा सम्झनु पर्छ र खण्ड (ख) र (ग) मा परिभाषा गरिए बमोजिमका जग्गालाई समेत जनाउँछ ।
- (ख) "क" श्रेणीको बिर्ता जग्गा भन्नाले ठेकिएको मालपोतसम्म उठाई खान पाउने गरी पाएको वा जसरी लिए पाएको भएपनि ठेकिएको मालपोत वा मालपोतको अड्ड बमोजिम सम्म उठाई खाने गरी आएको श्री ५ को सरकारमा केही तिर्नु पर्ने वा नपर्ने बिर्ता जग्गा र आवाद नभएको पर्ति जग्गा तथा जङ्गल बिर्ता जग्गा समेत सम्झनु पर्छ ।
- (ग) "ख" श्रेणीको बिर्ता जग्गा भन्नाले "क" श्रेणीको बिर्ता जग्गा बाहेकको अरु सबै बिर्ता जग्गा सम्झनु पर्छ ।
- (घ) "बिर्तावाल" भन्नाले जसका नाममा बिर्ता जग्गा दर्ता छ वा जसका नाममा बिर्ता जग्गा प्रदान गरेको लिखत छ वा जसले बिर्ताजग्गा भनी भोग गरेको छ त्यस्ता व्यक्ति वा त्यस्ता व्यक्तिका बिर्ता जग्गा भोग गर्ने हकदारलाई र भोग वा दुष्टि बन्धकी लिई वा अरु कुनै व्यहोराले लिई भोग गरेमा त्यस प्रकार भोग गरुञ्जेल निज वा त्यस्तो जग्गा भोग गर्ने निजका हकवालाई समेत जनाउँछ ।
- (ङ) "मालपोत" भन्नाले रैकर जग्गाका सम्बन्धमा सो जग्गा दर्ता भएका व्यक्ति (यसपछि यस ऐनमा रैकरका मोही भनिएका) ले श्री ५ को सरकारमा बुझाउन पर्ने ठेकिए बमोजिमको नगदी वा जिन्सी वा दुवै किसिमको मालपोत सम्झनु पर्छ र यस शब्दले बिर्ता जग्गाको सम्बन्धमा पनि बिर्तावालले लिने त्यस्तै ठेकिएको (आँठाका रैकर जग्गा सरहको) मालपोतलाई र बिर्तावालले पाएका अधिकार बमोजिम बिर्ता जग्गाको मोहीको मञ्जूरी लिई वा नलिई त्यस्तो मालपोत माथिसयकडीका हिसाबले थप गरी लिएको अड्डलाई समेत जनाउँछ ।
- (च) "माल अड्डा" भन्नाले मालपोत असूल उपर गरी लिने श्री ५ को सरकारको माल अड्डा सम्झनु पर्छ र माल अड्डा खारेज भएको ठाउँमा भूमि प्रशासन कार्यालयलाई समेत जनाउँछ ।

* बिर्ता उन्मूलन (संशोधन) ऐन, २०१६ पनि मूल ऐन प्रारम्भ भएको मिति देखि प्रारम्भ भएको मानिने उल्लेख भएको ।

(छ) बिर्ता जग्गाको सम्बन्धमा “आयस्ता” भन्नाले लिखत गरी वा नगरी कसैलाई मोहियानीमा कमाउनु दिई मालपोत भन्दा बढी उठाई खानेगरी आएको नगदी वा जिन्सीलाई जनाउँछ ।

(ज) “माल अड्डाको हाकिम” भन्नाले भूमि प्रशासाशकलाई समेत सम्भन्नु पर्छ ।

(झ)

(२)

(३) उपदफा (२) बमोजिम निर्णय गर्दा शङ्का नउठोस भन्नाका लागि स्पष्ट गरिन्छ कि कुनै व्यक्तिले एकै चकला वा एकै कित्ता बिर्ता जग्गा मध्ये केहीको मालपोत मात्र खाने गरी र केहीको आयस्ता खाने गरी लिखत गरी वा नगरी कसैलाई कमाउन दिएको रहेछ वा त्यस्तो मध्येको केही बिर्ता जग्गा आफूले कमाई गरेको रहेछ भने एकै चकला वा एक कित्ता भएपनि मालपोतसम्म खाने गरी दिएको जति “क” श्रेणीको बिर्ता जग्गा र आयस्ता खाने गरी दिएको वा आफैले कमाएको जति “ख” श्रेणीको बिर्ता जग्गा मानिने छ ।

३. बिर्ता उन्मूलन :

(१) नेपाल अधिराज्यमा भएको बिर्ता प्रथालाई यो ऐन प्रारम्भ भएको मितिदेखि समाप्त गरिएकोछ र यो ऐन प्रारम्भ भएका मितिले अधिल्ला दिनसम्मका सबै बिर्ता जग्गा उन्मूलन गरिएका छन् ।

(२) उपदफा (१) बमोजिम उन्मूलन गरिएका नेपाल अधिराज्यमा भएका सबै बिर्ता जग्गा रैकरमा परिणत भई भूस्वामित्व श्री ५ को सरकारमा सर्नेछ र यो ऐन प्रारम्भ हुनुभन्दा अघि त्यस्ता बिर्ता जग्गामा रहेको बिर्तावालको भूस्वामित्व सम्बन्धी हक तथा अधिकार स्वतः समाप्त भएको मानिनेछ ।

(३) बिर्ता जग्गामा कुनै व्यक्तिको भूस्वामित्व सम्बन्धी हक तथा अधिकार हुने वा रहने गरी भएको ऐन, सवाल, सनद वा अरु कुनै लिखत पत्र यो ऐन प्रारम्भ भएको मितिदेखि खारेज तथा बदर गरिएका छन् ।

४. भूमिकर ठेक्के र दर्ता गरिदिने :

(१) दफा ११ को अधिनमा रही यस ऐन बमोजिम रैकर गरिएका जग्गामा आर्थिक साल २०१६-१७ देखि साल बसाल लागू हुने गरी देहाय बमोजिम भूमिकर ठेकिएको छ :-

(क) “क” श्रेणीको बिर्ता जग्गामा बिर्तावालले बिर्ता जग्गाका मोहीबाट उठाई लिने गरी आएको मालपोतको अड्डा बमोजिम ।

तर, कसैका नाममा मोहियानी दर्ता र आवाद समेत नभएको पर्ति जग्गा वा जङ्गल रहेछ भने बिर्ताको लगतसम्म काटिनेछ ।

(ख) काठमाडौं उपत्यकाका “ख” श्रेणीको बिर्ता जग्गामा देहाय बमोजिम-

	खेत	पाखो
(१) अवल रोपनी १ को	ने.र.३१-	ने.र. ११४
(२) द्वयम रोपनी १ को	ने.र.२।४४	ने.र.१९४
(३) सीम रोपनी १ को	ने.र.१।६९	ने.र. १५६
(४) चाहार रोपनी १ को	ने.र.१।१२	ने.र.१।३७

तर काठमाडौं उपत्यकामा “ख” श्रेणीको :-

(१) कुनै बिर्ता जग्गाका सम्बन्धमा आर्थिक साल २०१६-१७ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अड्डाको आधाको दरले लाग्ने भूमिकरको दर उक्त दरभन्दा घटी पर्न आएमा त्यस्तो बिर्ता जग्गाको उक्त सालको निमित्त सोही घटी दरमा भूमिकर लिइनेछ ।

(२) कुनै बिर्ताजग्गाका सम्बन्धमा आर्थिक साल २०१७/१८ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अड्डा बमोजिम लाग्ने भूमिकरको दर उक्त दरभन्दा घटी पर्न आएमा त्यस्तो बिर्ता जग्गाको उक्त सालको निमित्त सोही घटी दरमा भूमिकर लिइनेछ ।

नेपाल अधिराज्यका अन्य पहाडी क्षेत्र र तराई क्षेत्रका “ख” श्रेणीका बिर्ता जग्गामा आँठाको रैकर जग्गामा लागेको मालपोतको अड्डा बमोजिम ।

तर आर्थिक साल २०१६-१७ को निमित्त आँठाको रैकर जग्गामा लागेको मालपोतको अड्डाको आधा मात्र लिइनेछ ।

(ग) आर्थिक साल २०१६/१७ र २०१७/१८ को निमित्त कसैले खण्ड (ख) बमोजिम तिर्नु पर्ने भन्दा बढी भूमिकर तिरिसकेको रहेछ भने निस्सा प्रमाण समेत दाखिल गरी लिखित रुपमा दावा गर्न आएमा बढी त्यसरी तिरैको भनी प्रमाणित भएको जति निजलाई फिर्ता गरिनेछ ।

० बिर्ता उन्मूलन (संशोधन) ऐन, २०२४ द्वारा संशोधित ।

△ बिर्ता उन्मूलन (संशोधन) ऐन २०२४ द्वारा थप ।

× बिर्ता उन्मूलन (संशोधन) ऐन, २०२४ द्वारा थप भई न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ द्वारा फिर्किएको ।

× न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ द्वारा फिर्किएको

○ बिर्ता उन्मूलन (संशोधन) ऐन, २०१८ द्वारा संशोधित ।

△ बिर्ता उन्मूलन (संशोधन) ऐन, २०१८ द्वारा थप ।

- (२) उपदफा (१) बमोजिम ठेकिएको भूमिकर इलाका मालको हाकिमले निर्धारित गर्नेछ, र त्यस्तो भूमिकर लागेको बित्ता जग्गा देहाय बमोजिम रैकरमा दर्ता गरी लगत खडा गर्ने र भूमिकर असूल गर्नेछ :-
- (क) “क” श्रेणीको बित्ता जग्गा भए बित्ता जग्गाको मोहीको नाउँमा ।
तर, आवाद नभएको पर्ति तथा जङ्गल कसैका नाममा दर्ता गरिने छैन र श्री ५ को सरकारको अन्य पर्ति जग्गा तथा जङ्गल सरह हुनेछ ।
- (ख) “ख” श्रेणीको बित्ता जग्गा भए बित्तावालको नाउँमा
तर, भोग वा दृष्टिमा लिई भोग्ने व्यक्ति वा भोग सदै आएको निजका हकवालाका नाममा दर्ता हुन गयो भने भोग वा दृष्टिकै रुपमा मात्र निजको हक कायम हुनेछ र प्रचलित नेपाल कानून बमोजिम निखन्न् दिन्न भन्न पाउँदैन र निखन्नेले आफ्नो नाममा रैकरमा दर्ता गराउने हक सुरक्षित रहनेछ ।
- (३) “ख” श्रेणीको बित्ता जग्गामा उपदफा (२) बमोजिम निर्धारित दरका सम्बन्धमा चित्त नबुझेने व्यक्तिले इलाका अञ्चलाधीश छेउ पुनरावेदन दिन सक्नेछ र अञ्चलाधिशले गरेको निर्णय उपर चित्त नबुझेले आय र कर अदालतमा पुनरावेदन दिन सक्नेछ ।
- (४) “ख” श्रेणीको बित्ता जग्गा भएको ठाउँका साँध वा नजिकको त्यसै किसिमको रैकर जग्गामा एकातिर घटी अर्कोतिर बढी मालपोत लागेको रहेछ भने श्री ५ को सरकारको अर्को आदेश नभएसम्म बढी दर कायम गरी भूमिकर निर्धारित गरिनेछ ।
- (५) यो ऐन बमोजिम भूमिकर ठेकिएको जग्गामा यो ऐन प्रारम्भ हुनु भन्दा अगाडी कुनै किसिमको कर वा तिरो लागी श्री ५ को सरकारमा बुझाई आएको रहेछ भने त्यस्तो कर वा तिरो भूमिकरमै सम्मिलित भएको मानिनेछ र सो कर वा तिरोको लगत काटिनेछ ।
५. मालको हाकिमले कागजपत्र मगाउन सक्ने :
- (१) यो ऐन बमोजिम रैकर गरिएका बित्ता जग्गाका सम्बन्धमा भएको काजगतपत्र हेर्न चाहेमा मालका हाकिमले बित्तावाललाई वा बित्ताको रेखदेख वा दामकाम गर्न राखिएको बित्तावालको मानिसलाई त्यस्ता कागजपत्रहरू पेश गर्नु भन्ने लिखित आदेश दिन सक्नेछ ।
- (२) कसैले उपदफा (१) बमोजिम मालको हाकिमले दिएको आदेश नटेरेमा त्यस्ता व्यक्तिलाई मालको हाकिमले ने.र. ५००१-पाँचसयसम्म जरिवाना गर्न र कागज समेत लिन सक्नेछ ।
६. भूमिकर बुझाउने :
- (१) दफा ४ बमोजिम ठेकिएको भूमिकर अर्को व्यवस्था नभएसम्म जिमिदार भए जिमिदार मार्फत र जिमिदार नभए दफा ४ को उपदफा (२) बमोजिमका दर्तावालले रैकर जग्गाको मालपोत बुझाए सरह स्थानीय माल अड्डामा बुझाउन पर्छ र मालपोत बुझाउने र असूल गर्ने सम्बन्धी प्रचलित नेपाल कानून त्यस्तो भूमिकर बुझाउँदा र असूल गर्दा पनि लागू हुनेछ ।
तर आर्थिक साल २०१६/१७ र २०१७/१८ को निमित्त यो ऐन बमोजिम बुझाउन र असूल गर्नु पर्ने भूमिकर श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका बमोजिम किस्ताबन्दीमा बुझाउन र असूल गर्न सकिनेछ ।
- (२) उपदफा (१) मा लेखिएको कुराको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी दफा ४ बमोजिमको भूमिकर बाँकी भएमा रैकर जग्गाको मालपोत बाँकी भए सरह कारवाई गरी असूल उपर गरिनेछ ।
- (३) दफा ४ बमोजिम भूमिकर ठेकिएको “क” श्रेणीको बित्ता जग्गा हुने बित्तावाल वा निजको मानिसले यो ऐन प्रारम्भ भएका मितिदेखि त्यस्ता जग्गाको मालपोत उठाउन र लिन पाउने छैन ।
- (४) दफा ४ बमोजिम ठेकिएको भूमिकर “ख” श्रेणीको बित्ता जग्गा हुने बित्तावालले आफ्नो जग्गा कमाउने व्यक्तिसंग लिन कृत तिरोमा थपी असूल उपरगर्न पाउने छन् ।
- (५) बित्ता जग्गामा जिमिदार पटवारी जिम्मावाल थरि मुखिया रहेको भए निजहरूको हक र दायित्व रैकर जग्गाका त्यस्तै व्यक्ति सरह हुनेछ ।
- (६) बित्तावालको काम गर्न बित्तावालको तर्फबाट रहेको बित्ता मालहरू यो ऐन प्रारम्भ भएका मितिदेखि श्री ५ को सरकारको माल अड्डाको रुपमा परिणत हुनेछन् र त्यस्तो मालमा रहेको बित्ता सम्बन्धी काजगतपत्र श्री ५ को सरकारको कागजपत्र मानिनेछन् ।
- (७) उपदफा (६) बमोजिम सरकारी अड्डामा परिणत गरिएका बित्तावालका कर्मचारी श्री ५ को सरकारका निजामति कर्मचारी मानिने छन् ।
७. दर्ता गराउनु पर्ने :
- (१) “ख” श्रेणीको बित्तावालले यो दफा लागू भएको १२० दिनभित्र आफ्नो बित्ता जग्गाको देहाय बमोजिमको विवरण र बुझाउन बाँकी भूमिकर वा मालपोत स्थानीय मालअड्डामा र मालअड्डा खारेज भएको ठाउँमा भूमि प्रशासन कार्यालयमा दाखिल गरी दर्ता गराउनु पर्छ र बाँकी भूमिकर वा मालपोत दाखिल भएपछि माल अड्डा भूमि प्रशासन कार्यालयले सो बमोजिम विवरण दाखिला भएको निस्सा दिई त्यस्तो जग्गा निजको नाउँमा आफ्नो श्रेस्ता तथा जग्गा नाप जाँचको मूठ लगतमा समेत दर्ता गरिदिनु पर्छ ।

१. बित्ता उन्मूलन (संशोधन) ऐन, २०१८ द्वारा थप ।

२. बित्ता उन्मूलन (संशोधन) ऐन, २०२४ द्वारा संशोधित ।

- (क) बिर्ता जग्गाको क्षेत्रफल (बिगाहा रोपनी इत्यादि) त्यस्तो खुलेको श्रेस्ता नभएमा अन्दाजी क्षेत्रफल र थाहा भएमा जग्गाको चौहदी पनि,
- (ख) श्री ५ को सरकारबाट जग्गा नाप जाँच गारइएकोमा सो नापीबाट तोकिएको मालपोत वा भूमिकरको अड्डा आवादी जग्गा बिर्ता पाएकोमा सो पाउँदा तोकिएको बिर्ता जग्गाको मालपोत अड्डा,
- (ग) जग्गा कमाउने व्यक्तिहरूको नाम र निजहरूले कमाएको जग्गाको क्षेत्रफल र प्रत्येकले बिर्तावाललाई तिर्नु पर्ने कृत तिरो,
- (घ) श्री ५ को सरकारले तोकेको अरु कुनै कुरा ।
- (२) “क” श्रेणीका बिर्ताजग्गाका बिर्तावाल वा कुनै बिर्ता जग्गाको काम गर्ने बिर्तामाल भए त्यस मालको तत्काल काम गर्ने कामदार कारिन्दा (इन्चार्ज) र बिर्तावाल साधारणतया नेपाल बाहिर बस्ने गरेको भए निजको बिर्ता रेखदेख वा दामकाम गर्ने व्यक्तिको पनि उपदफा (१) बमोजिम विवरण सहितको आवश्यक कागजपत्र इलाका माल अड्डामा दाखिल गर्नु पर्ने कर्तव्य हुनेछ ।
- (३) कुनै बिर्ताको सम्बन्धमा उपदफा (१) वा (२) बमोजिम दाखिल गर्नुपर्ने विवरण दाखिल नगरेमा वा दाखिल गरेपनि जानी जानी खासखास कुरा फरक पारी दाखिल गरेको ठहरिन आएमा उपदफा (१) वा (२) बमोजिम त्यस्तो विवरण दाखिल गर्नु पर्ने कर्तव्य भएका प्रत्येक व्यक्तिलाई १०००/- सम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय इलाका माल अड्डाको हाकिमबाट हुनसक्नेछ ।
- (४)
- (५) उपदफा (३) अन्तर्गतको सजायको आदेश उपर आय र कर अदालतमा पुनरावेदन लाग्न सक्नेछ ।
- (६) यो ऐन बमोजिम “ख” श्रेणीको बिर्ताजग्गा उन्मूलन भै रैकरमा परिणत गरिएको जग्गाको जग्गावाला वा मोहीले आफ्नो जग्गाको नापी गराउन चाहेमा भूमिकरको सयकडा १० का दरले ५ वर्षसम्म नापी खर्चबुझाउने शर्त गरी कागज गरे अनुकूल पर्ने नपर्ने हेरी इलाका मालअड्डाले प्लेन टेबुल सर्भे गराउने व्यवस्था गर्न सक्नेछ ।
- ७क. जग्गा कमाउनेले बिर्ता जग्गा दर्ता गर्न पाउने :
- (१) “ख” श्रेणीको बिर्ता जग्गा कमाउने व्यक्तिले यो दफा प्रारम्भ भएपछि श्री ५ को सरकारले तोकेको म्याद भित्र आफूसँग भएको वा आफूले जाने बुझेसम्मको सबूत प्रमाण र सो जग्गाको किता नम्बर, चार किल्ला बिर्तावालको नाम, धर, बतन, कृतबाली, तीरो समेत खुलाई त्यस्तो जग्गा आफ्नो नाउँमा दर्ता गर्नको लागि सम्बन्धित जिल्लाको माल वा मालपोत कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको दरखास्त प्राप्त भएपछि माल वा मालपोत कार्यालयले उक्त दरखास्त उपर आवश्यक जाँचबुझ गर्दा उल्लेखित जग्गा बिर्तावालको नाउँमा दर्ता भई सकेको वा राजगुठी अन्तर्गत पर्ने जग्गा नभई दरखास्तवालाको नाउँमा दर्ता गर्न हुने साबिकको बिर्ता जग्गा देखिएमा श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको शुल्क र दस्तूर लिई त्यस्तो जग्गा निजको नाउँमा दर्ता गरी दिनु पर्नेछ ।
८. अदालतका केही अख्तियार मालका हाकिमले प्रयोग गर्न पाउने : यो ऐन बमोजिमको आफूले गर्नु पर्ने काम गर्दा बयान बकपत्र गराउन लिखत प्रमाण दाखिल गराउन कर लगाउन सक्ने साक्षीका नाउँमा समाव्हान जारी गर्ने सरजमीन तहकिकात गर्ने समेत काममा अदालतको अख्तियार माल अड्डाको हाकिमलाई हुनेछ ।
९. क्षतिपूर्ति :
- (१) “क” श्रेणीको बिर्ता जग्गा हुने बिर्तावाललाई अनुसूचीमा लेखिएका बमोजिमको क्षतिपूर्ति * श्री ५ को सरकारबाट गरिनेछ ।
- (२) उपदफा (१) बमोजिम पाउने भएको क्षतिपूर्तिको हिसाब गर्दा हक भोगको पक्का प्रमाण भएको कुनै बिर्तावालले लिन गरेको ठहरिएको एक सालको मालपोतको प्रतिशतको हिसाबले गरिनेछ ।
तर, अगावै परेको मुद्दाको सिलसिलामा अदालतले दिएको फैसला बमोजिम भए गरेको वा हुनेमा बाहेक २०१५ सालसम्म दर्ता वा भोग भएको प्रमाण नहुनेको रु. १००/- मुनिको लिखतलाई र रजिष्ट्रेशन पास गरी वा नगरी २०१६ साल श्रावण २४ गते उप्रान्त भए गरेको जुनसुकै लिखतलाई यस दफामा उल्लिखित क्षतिपूर्तिको सम्बन्धमा श्री ५ को सरकारले मान्यता दिने छैन ।
- (३) मालपोतको हिसाब गर्दा जम्मा उठ्ती मध्ये २०१५ सालमा श्री ५ को सरकारलाई बुझाएको वा बुझाउनु पर्ने कुनै पनि प्रकारको कर कट्टा गरी बाँकी अड्डाको अनुपातमा क्षतिपूर्ति दिइनेछ ।
१०. बन्धकी बिर्ता जग्गाको क्षतिपूर्ति : कुनै “क” श्रेणीको बिर्ता जग्गा कसैले कसैलाई भोग वा दृष्टिबन्धकी दिई लिनले थैली वापत भोग गरी आएको रहेछ भने यस ऐन बमोजिम क्षतिपूर्ति भोग वा दृष्टिबन्धकीमा लिई भोग गर्ने व्यक्तिले पाउनेछ ।
तर, क्षतिपूर्तिको रकम निजको भोग वा दृष्टिमा लिन व्यक्तिको परेको थैली भन्दा बढी हुन जाने भएमा बढी जति रकम भोग वा दृष्टि दिने व्यक्तिले अनुसूचीमा लेखिएका रीत बमोजिम पाउनेछ र घटी भएमा भोग वा दृष्टिवालाले बिर्तावाल समेत कसै उपर दावा गर्न पाउनेछैन ।

△ बिर्ता उन्मूलन (संशोधन) ऐन, २०१८ द्वारा थप ।
◇ बिर्ता उन्मूलन (तेस्रो संशोधन) ऐन, २०४९ द्वारा भिकिएको ।
○ बिर्ता उन्मूलन (संशोधन) ऐन, २०२४ द्वारा संशोधित ।
⊙ बिर्ता उन्मूलन (तेस्रो संशोधन) ऐन, २०४९ द्वारा थप ।
* क्षतिपूर्ति ऐन, २०१९ द्वारा भिकिएको ।

११. कुनै बिर्ता जग्गामा भूमिकरमा सुविधा दिने :
- (१) देहाय बमोजिम गुठीमा राखिएको बिर्ता जग्गामा रीतिस्थिति बमोजिम गुठी चलाउने अन्य व्यवस्था नभएसम्म दफा ४ बमोजिम भूमिकर लगाइने छैन :-
- (क) श्री ५ को सरकार तर्फबाट गुठी रहेको बिर्ता जग्गा
- (ख) पहिले जनताले राखेको भए पनि श्री ५ को सरकारबाट चलाउने गरी छाड्दा श्री ५ को सरकारले जिम्मा लिएको वा श्री ५ को सरकारबाट जफत भई वा अरु कुनै कारणबाट श्री ५ को सरकारले जिम्मा लिई गुठी चलाएको गुठी बिर्ता जग्गा, र
- (ग) श्री ५ को सरकार बक्सार्ई राखेको गुठी बिर्ता जग्गा ।
- (२) कुनै जग्गा उपदफा (१) को खण्ड (क), (ख) वा (ग) बमोजिमको जग्गा हो होइन भन्ने मुद्दा जिल्ला अदालतले हेर्नेछ र सो उपर पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ ।
१२. बिर्ताका मोहीबाट भएका मोहीको हक :
- (१) यस ऐन बमोजिम रैकर गरिएको कुनै “ख” श्रेणीको बिर्ता जग्गामा कसैको मोहियानी हक रहेछ भने “ख” श्रेणीको बिर्ता जग्गा बिर्तावालका नाममा रैकरमा जग्गावालाको हैसियतले दर्ता हुँदा मोहियानी हक भएका व्यक्तिको नाम पनि मोहीमा दर्ता हुनेछ र यस प्रकारका मोहीलाई निजले मोहीको हैसियतमा प्राप्त गरेको मोहियानी हक तथा अधिकार पूर्ववत् उपभोग गर्नबाट बन्चित गरिनेछैन ।
- (२) “क” श्रेणीको बिर्ता जग्गा मोहीको नाउँमा दर्ता भै त्यो मोही जग्गावाल भएपछि त्यस्ता जग्गावालाबाट यो ऐन प्रारम्भ हुनभन्दा अघि वा पछि जग्गा लिई कमाउने व्यक्ति भुमि समबन्धी ऐनको अधिनमा रही मोही हुनेछ र मोहीको हक प्राप्त गर्नेछ ।
- *१२क. बिर्ता जग्गा दर्ता गर्ने विशेष व्यवस्था : २०४९ साल आषाढ मसान्त सम्ममा कसैको नाउँमा रैकरमा परिणत गरी दर्ता भै नसकेको “ख” श्रेणीको बिर्ता जग्गा सो जग्गा कमाउने व्यक्तिका नाउँमा मात्र दफा ७क. बमोजिम दर्ता गरिनेछ । सो अवधि पछि कुनै बिर्तावालको नाउँमा “ख” श्रेणीको बिर्ता जग्गा दर्ता गरिने छैन र दर्ता भएको रहेछ भने पनि मान्यता हुने छैन । तर २०४९ साल आषाढ मसान्त भन्दा पहिले रैकरमा परिणत गर्ने वा दर्ता गर्ने विषयमा अदालतमा मुद्दा परी बिचाराधीन रहेकोमा अदालतको निर्णय बमोजिम हुनेछ र कुनै बिर्तावालले आफ्नो नाउँमा रैकरमा परिणत गरी दर्ता गराउन वा माल वा मालपोत कार्यालयमा निवेदन दिई निरन्तर कारवाहीमा बसेको रहेछ र जग्गा कमाउने व्यक्तिले रैकरमा परिणत गरी दर्ता गराउन निवेदन दिएको रहेनछ भने माल वा मालपोत कार्यालयको निर्णय बमोजिम हुनेछ ।
- *१२ख. म्याद भित्र दर्ता गराउनु पर्ने : “ख” श्रेणीको कुनै बिर्ता जग्गा दफा ७क. बमोजिम श्री ५ को सरकारले तोकेको म्याद भित्र त्यस्तो जग्गा कमाउनेले आफ्नो नाउँमा दर्ता नगराएमा त्यस्तो जग्गा मालपोत नबुझाए सरह प्रचलित कानून बमोजिम हुनेछ ।
१३. नियम बनाउने अधिकार : यस ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि श्री ५ को सरकारले नियम बनाउन सक्नेछ ।
१४.
१५. प्रचलित कानूनसंग बाझिएमा गर्ने : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएतापनि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुरामा सोही बमोजिम हुनेछ ।

दफा ९ संग सम्बन्धित

अनुसूची

क्षतिपूर्तिको तालिका

क्रमसंख्या	साल १ मा खाई पाई आएको मालपोत रु. पाउने क्षतिपूर्ति (यस ऐनको दफा ९ को अधिनमा रही खान पाउने अड्डाको)	
१.	पहिलो रु. ५०० सम्मलाई	१००० प्रतिशत
२.	त्यस पछिको रु. ५०० सम्मलाई	५०० प्रतिशत
३.	त्यस पछिको रु. २००० सम्मलाई	१०० प्रतिशत
४.	त्यस पछिको रु. ३००० सम्मलाई	५० प्रतिशत
५.	त्यस पछिको रु. ४००० वा सो भन्दा बढीलाई	२५ प्रतिशत

तर, कसैले पनि रु. १२०००१- भन्दा बढी क्षतिपूर्ति पाउने छैन ।

क्षतिपूर्तिको रीत

६

- राजस्व न्यायाधिकरण ऐन, २०३१ द्वारा संशोधित ।
- न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन २०४३ द्वारा संशोधित ।
- न्याय प्रशासन ऐन, २०४८ द्वारा संशोधित ।
- * विर्ता उन्मूलन (तेस्रो संशोधन) ऐन, २०४९ द्वारा थप ।
- ▼ विर्ता उन्मूलन (संशोधन) ऐन, २०१८ द्वारा खारेज ।

-
- ^६ क्षतिपूर्ति ऐन, २०१९ द्वारा भिकिएको ।
- द्रष्टव्य :
१. विर्ता उन्मूलन (संशोधन) ऐन, २०२४ द्वारा रुपान्तर गरिएका शब्दहरू :-
“सुरक्षित किसान” को सट्टा “मोही” ।
 २. नेपाल कानून (संशोधन) ऐन, २०२४ द्वारा रुपान्तर गरिएको शब्दहरू :-
(क) “अपील” को सट्टा “पुनरावेदन” ।
(ख) “समन” को सट्टा “समाव्हान” ।